

राजनीतिमा शुद्धीकरण : मिसन - १६५

स्वतन्त्र उम्मेदवारहरुको प्रथम राष्ट्रिय विशेष भेला-२०७९ मा आइसीसीका तर्फबाट प्रस्तुत
अवधारणा-पत्र

१. स्वतन्त्रको परिभाषा

प्राञ्जिक परिभाषाअनुसार स्वतन्त्र भन्नाले 'वाहिरी नियन्त्रणबाट मुक्त' एवं 'अरुको अधिकारको अधीनमा नरहेको' लाई बुझिन्छ । नेपालको राजनीतिक सन्दर्भमा चर्चा गर्दा निर्वाचन आयोगमा दर्ता भएको वा नभएको कुनै पनि दलसँग आवद्धता नरहेको व्यक्तिलाई स्वतन्त्र मान्ने गरिएको छ । चुनावको सन्दर्भमा चर्चा गर्दा निर्वाचन आयोगमा दर्ता भएको दलमा आवद्ध नरही व्यक्तितरुपमा उम्मेदवारी दर्ता गरेको व्यक्तिलाई स्वतन्त्र उम्मेदवार मान्ने गरिएको छ ।

आगामी संसदीय निर्वाचनको सन्दर्भमा स्वतन्त्रको परिभाषा यसरी गर्न सकिन्छ-

'वर्तमान अवस्थामा कुनै पनि पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन भन्दा अगावै पार्टी परित्याग गरेको व्यक्तिलाई स्वतन्त्र मान्न सकिनेछ । तर, राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र पर्नेछैन ।'

२. वर्तमान विश्व परिस्थिति

वर्तमान अवस्थामा विश्वको राजनीति र अर्थतन्त्र युद्ध एवं आर्थिक मन्दीबाट गुजिइरहेको छ । एकातिर युक्तेन युद्धमा रुस र पश्चिमी देशहरु फसेको अवस्था छ, भने कोभिड महामारी र वर्तमान युद्धले पारेको असरका कारण विश्वमा आर्थिक मन्दी एवं संकट देखा परेको छ । विश्वमा देखिएको द्वन्द्व र मन्दीका बाछिटाहरु नेपालमा पनि देखा परिरहेका छन् । देशमा बढिरहेको महांगी एवं वैदेशिक हस्तक्षेप र दबाव त्यसैको दृष्टान्त हो ।

दक्षिण एशियाको राजनीतिमा खासगरी चीन र अमेरिकाबीचको द्वन्द्व बढता देखिने गरेको छ । खासगरी, भारत र चीनजस्ता ठूला शक्तिराष्ट्रको बीचमा रहेको नेपाल पछिल्लो समय बीआरआई र एमसीसीको विवादमा फस्त पुगेको तीतो यथार्थ लुकेको छैन । पछिल्लो समय एसपीपीको विवाद पनि नेपालमा देखा परेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयलाई लिएर भारतसँगको सम्बन्धमा आएको दरार अझै परिएको छैन । यी सम्पूर्ण विषयमा नेपालले ऐउटा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा आपसमै विवाद गरेर विदेशी शक्तिलाई बिच्काउने र हस्तक्षेपका लागि निम्त्याउने कार्यमा हाम्रै देशका परम्परावादी दलहरुले गरिरहेका छन् ।

कुनै पनि देशको विदेश नीतिलाई त्यस देशको घरेलु नीतिकै विस्तारित रूप मानिन्छ । अहिले हामीले शुरु गरेको स्वतन्त्र अभियानले विश्व राजनीतिमा देखा परेका राजनीतिक-आर्थिक आयाममाथि ठोस दृष्टिकोण निर्माण गर्नुपर्ने हुन्छ । समसामयिक विश्व राजनीतिबारे नेपालले कस्तो दृष्टिकोण राख्नुपर्छ भन्ने स्पष्ट भिजन हामीसँग हुन जरुरी छ ।

युक्तेन-रुस युद्धका साथै चीन र अमेरिकाको अन्तरद्वन्द्वका बीचमा नेपालले अपनाउनुपर्ने परराष्ट्र नीतिबारे हामीमा चासो हुनुपर्दछ । दुई छिमेकी भारत र चीनसँगको हाम्रो सम्बन्धलाई लिएर पनि स्पष्टता जरुरी हुन्छ । विश्व राजनीतिलाई हामी स्वतन्त्र एवं वैकल्पिक राजनीतिका अभियन्ताहरुले कसरी हेर्ने ? यसमा स्पष्टता आवश्यक छ । नेपालले कस्तोखालको विदेश नीति र व्यवहार अलित्यार गर्नुपर्छ भन्ने विषयमा हामी सैद्धान्तिकरूपमा स्पष्ट हुनुपर्छ । यसकालाई दुईवटा प्रस्थानविन्दुलाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो -

पहिलो- हाम्रो सर्विधानले प्रत्याभूत गरेको असंलग्न एवं सन्तुलित विदेश नीतिप्रति नेपाल प्रतिवद्ध रहन जरुरी छ । छिमेकमा होस् वा अन्य, कुनै अमूक देशतिर ढल्केर नेपालजस्तो सानो देशलाई शक्तिराष्ट्रको भुँवरीमा पार्न दिनुहुँदैन । नेपाललाई भूराजनीतिको भूँवरीमा फस्न दिनुहुँदैन । हामीले सन्तुलित विदेश नीति, असंलग्न परराष्ट्र नीति एवं देशभक्तिमा जोड दिनुपर्दछ ।

दोस्रो- विदेशी मुलुकसँग पुलको काम गर्ने हाम्रा राजदूत एवं कूटनीतिक क्षेत्रका नियुक्तिमा भइरहेको चर्को राजनीतिकरण, दलीय भागवण्डा र बेथितिको अन्त्य गर्न जरुरी छ । हामीले यसमा आवाज उठाउनुपर्छ र सुधारका लागि जोड दिनुपर्छ । राजदूतहरुको नियुक्तिमा स्वतन्त्र, विषयगत विज्ञता भएका एवं दक्ष मानिसले मात्र स्थान पाउनुपर्छ । देशको इज्जत धान्न नसक्ने व्यक्तिलाई टीको लगाएर राजदूत बनाउने परम्पराको तत्काल अन्त्य गरिनुपर्छ ।

३. राष्ट्रिय परिस्थितिको विश्लेषण

हामी स्वतन्त्र अभियन्ताहरुमा जसरी वर्तमान विश्व परिस्थितिबारे स्पष्टता आवश्यक छ, त्यसैगरी घरेलु राजनीतिबारे पनि स्पष्टताको आवश्यकता छ । देशमा क्रियाशील राजनीतिक दलहरुबारे विश्लेषण नगरिकन हाम्रा अभियान अघि बढन सक्दैन । हामी किन स्वतन्त्र अभियानमा लागेका हौं ? यसबारे जनतालाई हाम्रो अभियानको औचित्यबारे प्रष्ट पार्न आवश्यक छ ।

हामी स्वतन्त्रस्फूर्तरूपमा २०७९ बैशाख ३० को स्थानीय निर्वाचनमा सहभागी भयौं । स्थानीय तह राजनीति गर्ने थलो नभई विकास निर्माण एवं जनताका समस्या समाधान गर्ने थलो भएकाले स्थानीय तहको नेतृत्व निर्दलीय एवं स्वतन्त्र हुनुपर्छ भन्ने हामीले आवाज उठायौं । निर्वाचनको परिणामले मूलतः हाम्रो मान्यतालाई स्थापित गरिदिएको छ । काठमाडौं, धरान र धनगढीजस्ता ठूला शहरका जनताले स्वतन्त्रलाई रोजै पुराना पार्टीका उम्मेदवारलाई अस्वीकार गरिदिए । देशैभरि ७५३ स्थानीय तहमध्ये ८ हजार ७१ जना स्वतन्त्रले उम्मेदवारी दिएकोमा ३८७ जना स्वतन्त्रले जित हासिल गरेका छन् ।

हामीले स्थानीय तहलाई निर्दलीय हुनुपर्छ भने पनि प्रदेश र संघमा दलीय बहुमतका आधारमा सरकारहरु गठन हुने भएकाले ती तहहरु संरचनागतरूपले नै निर्दलीय प्रकृतिका छैनन् । संविधान र कानूनले नै प्रदेश र संघलाई बहुदलीय संरचनाका रूपमा परिभाषित गरेको छ । सर्विधानको संरचनाअनुसार प्रदेश र संघको चुनाव भने राजनीतिबाट पूर्णतः निरपेक्ष रहन सक्दैन । यस्तो अवस्थामा हाम्रासामु दुईवटा प्रश्न छन् :

एक- समानुपातिक निर्वाचन प्रणालीसमेत रहेको संघ र प्रदेशमा अब स्वतन्त्र अभियन्ताहरुले कसरी चुनाव लड्ने ?

दुई- राजनीतिक प्रकृतिको चुनावमा प्रवेश गर्दै गर्दा हामीले देशमा विद्यमान राजनीतिक दलहरुसँग कस्तो व्यवहार गर्ने ? उनीहरुसँग कस्तो सम्बन्ध बनाउने ?

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्वाचन आयोगले तयारी गरिरहेको छ । यो निर्वाचनलाई ध्यान दिई हामी स्वतन्त्र अभियन्ताहरुले नयाँ रणनीति तयार गर्नु आजको आवश्यकता र चुनौती रहेको छ ।

स्थानीय तहमा समानुपातिक मतदान गर्नु नपर्ने भएकाले मतदाताहरुलाई स्वतन्त्र उम्मेदवार रोज सजिलो थियो । तर, प्रदेश र संघ दुवैमा प्रत्यक्षका साथै समानुपातिकमा समेत मतदान गर्नुपर्ने हुन्छ । स्वतन्त्र उम्मेदवारलाई रोज्ने मतदाताहरुले समानुपातिकमा के गर्ने ? प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गर्नोस् भन्दै गर्दा समानुपातिकमा मतदातालाई हामीले के भन्ने ? यो गम्भीर प्रश्न हामी स्वतन्त्र अभियन्तामाथि तेर्सिएको छ । हामीले यसको उचित समाधान आगामी निर्वाचन अगाडि नै खोज्नैपर्ने हुन्छ ।

यो भेलाले टुंगो लगाउनुपर्ने महत्वपूर्ण प्रश्न के हो भने हामीले स्थानीय तहको चुनावमा जस्तै संघ र प्रदेशमा पनि स्वतन्त्र रूपवाटै चुनावमा सहभागिता जनाउने वा समानुपातिक भोट आफै बाकसमा परोस् भन्ने उद्देश्यले स्वतन्त्रहरुको कुनै नयाँ दल खोल्ने ? प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरेर समानुपातिमा कुनै दललाई भोट हाल्ने वा समानुपातिकका लागि नयाँ दल वा मोर्चा खोलेर निर्वाचन आयोगमा दर्ता गराउने ? यी दुई विपरीत प्रश्नहरुको उचित समाधान आवश्यक छ ।

हामी स्वतन्त्र अभियन्ताहरुले वर्तमान संविधान र व्यवस्थाकै विकल्प खोजेका होइनौं । हामीले व्यवस्थाभित्र राजनीतिक शुद्धीकरण खोजेका हाँ । राजनीतिक दलहरुमा शुद्धीकरण, प्रशासनमा सुधार एवं सुशासन खोजेका हाँ । संवैधानिक आयोग, सार्वजनिक संस्थान एवं राजनीतिक नियुक्तिहरुमा राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने क्रमलाई रोक्न र स्वतन्त्र व्यक्तिहरुको नेतृत्व खोजे हाँ । शिक्षा, स्वास्थ्य र विकासमा जनपक्षीय नीति चाहेका हाँ ।

राज्यले लिने शिक्षा नीति, स्वास्थ्य नीति, अर्थनीति एवं डिजिटलाइजेसन र आधुनिकीकरणमा जनपक्षधरता अपनाइनुपर्छ भन्ने कुरामा हामीले जोड लिनुपर्छ । देशको विग्रेको राजनीतिलाई दलका प्रतिनिधिहरुले सच्चाउन नसकेका कारण संसदमा स्वतन्त्र व्यक्तिहरु पुग्न आवश्यक छ । जसलाई मूर्तरूप दिन मिसन-१६५ अपरिहार्य छ ।

संघ र प्रदेशसभामा भइरहेको चर्को राजनीतिकरण रोकिनुपर्दछ, र प्रदेशमा सांसद एवं प्रदेशका मन्त्रीहरुलाई विकास एजेन्टका रूपमा लिइनुपर्छ भन्ने हाम्रो मान्यता रहेकाले त्यसैलाई मूर्तरूप दिन संघ र प्रदेशमा स्वतन्त्र सांसदलाई जिताउन आवश्यक छ । संघ र स्थानीय तहको पुलका रूपमा प्रदेशहरुले काम गर्नुपर्दछ । प्रदेशमा मन्त्रीहरुको संख्या ५ जनाभन्दा कम हुने गरी सीमा तोकिनुपर्दछ । यो शुद्धीकरणका लागि प्रदेशसभामा पनि स्वतन्त्र सांसदहरु पुग्न आवश्यक छ ।

हामीले अहिले व्यवस्था परिवर्तनमा होइन, राजनीतिक शुद्धीकरणमा जोड दिनुपर्छ । यसका लागि संविधानमा जे छ, त्यसैमा टेकेर अगाडि जान सकिन्छ । राजनीतिक दलहरुमा सुधारका लागि पार्टीभित्रैबाट पनि युवा र राम्रालाई उम्मेदवार बनाउन दबाव दिइनुपर्छ । स्वतन्त्र उम्मेदवार नउठेका ठाउँमा पार्टीका राम्रा मान्छेलाई सधाउन सकिने उदार नीति लिनुपर्दछ ।

वैकल्पिक राजनीतिक शक्तिको चर्चा गर्दा गत २०७४ को चुनावमा साभा विवेकशील पार्टीले नयाँ राजनीतिक विकल्प दिने प्रयास गरेकै हो । यसका लागि विवेकशील र साभाबीच एकता पनि भयो । तर, अहिले यो दल टुका-टुकामा विभाजित भएको छ । सानो संख्यामा रहेका नेताहरु आपसमा मिल्न सकिरहेका छैनन् । उनीहरु मिलेको भए पुराना पार्टीहरुको विकल्प बन्न सक्यो कि ? तर, त्यो हुन सकेन ।

अहिले पूर्वजीआइजी रमेश खेरेलले नेपाल सुशासन पार्टी खोल्नुभएको छ । पूर्वआइजीपी सर्वेन्द्र खनाल अकै पार्टी खोल्न खोज्दै हुनुहुन्छ । धेरै साथीहरुमा नयाँ दल दर्ताको हुटहुटी देखिन्छ । पहिलै पनि च्याउसरी साना दलहरु खुलिरहेकै छन् । तर, उहाँहरु किन एउटै पार्टीमा अटाउने सम्भावना देखिइरहेको छैन ? किन व्यक्तिपिच्छे पार्टी खोलिदैछ ? यही क्रममा भखैर हतार-हतार रवि लामिछानेले नयाँ पार्टी खोल्नुको आशय के हो ? स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढोडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै नाम बदनाम हुने गरी हतारमा पार्टी खोलिएको त होइन ? यही आशंकाका साथ हामीले ‘स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दिएका थियौं, भलै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मान्यता दिएको छ, र यसले हाम्रा स्वतन्त्र मतदाताहरुलाई भ्रममा पार्ने अवस्था उत्पन्न भएको छ । स्वतन्त्र अभियन्ताहरुबीच पर्याप्त छलफल नगरी हतार-हतार पार्टी खोल्ने होडबाजीले वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत बनाएर लैजान सहयोग गर्दैन । बरु यसले आ-आफै चुलो चौकोमा रम्ने पुरानै विकृत राजनीतिक परम्परालाई प्रश्रय दिन्छ । यी सम्पूर्ण पक्षको विश्लेषण नगरी हामीले पनि नयाँ दल दर्ता गर्ने

खोज्यौं भने त्यो पुरानै शैलीको निरन्तरता मात्रै ठहरिने खतरा छ । त्यसैले वर्तमान राष्ट्रिय परिस्थितिलाई मिहीन ढंगबाट विश्लेषण गरेर मात्रै हामीले आगामी बाटो तय गर्न आवश्यक छ ।

४. अबको बाटो : मिसन-१६५

एमाले, काँग्रेस र माओवादी, जसपा, लोसपा, राप्रपाजस्ता पुराना राजनीतिक शक्तिहरूलाई एकातिर र वैकल्पिक राजनीतिक शक्ति र विचारलाई अर्कातर्फ राखेर दुई श्रेणीमा विश्लेषण गरिनुपर्दछ । पुराना दलहरूभित्र पनि हामीले राजनीतिक शुद्धीकरणका लागि दबाव दिनुपर्दछ भने नयाँ वैकल्पिक शक्तिहरूलाई आपसमा मिलाएर एउटा बलियो वैकल्पिक राजनीतिक धार बनाउनेतिर पनि उनीहरूलाई सहयोग गर्नुपर्दछ ।

तर, वैकल्पिक भनिएकाहरु नै आपसमा मिलै सक्दैनन् र व्यक्तिगत प्रतिष्ठाको लडाइँमै रुमल्लिइरहन्छन् भने तिनलाई पनि पुरानै शक्तिको कितामा राख्दै हामीले नयाँ ढंगले सोच्नुपर्दछ ।

हामीले हिजो स्थानीय तहमा जसरी स्वतन्त्र उम्मेदवारीमा जोड दियौं, अब संघ र प्रदेशको चुनावका बेला कमितमा आगामी पाँच वर्षसम्मका लागि खुल्ला तर संगठित दबाव समूहका रूपमा एउटा एलायन्स मार्फत् स्वतन्त्र अभियानलाई अगाडि बढाउन आवश्यक छ ।

यो एलायन्सले पनि देशको राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न सकेन भने यसैको जगमा टेकेर हामीले २०८४ सालको चुनावमा अर्को नीति अलवम्बन गर्न सक्नेछौं । त्यसबेला हामी नयाँ वैकल्पिक पार्टी नै बनाएर अधि बढ्नुपरे पनि त्यसका लागि तयार रहनुपर्दछ । तर, अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरूको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा त्यस्तो एलाइन्स घोषणा गरौं । यो एलाइन्समार्फत् मिसन-१६५ सञ्चालन गरौं ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामीले निम्न कुरामा ध्यान दिन जरुरी छ :

एक- अहिले विकल्पका रूपमा आउन खोजेका नयाँ राजनीतिक दलहरु आपसमा मिल तयार छन् कि छैनन् ? उनीहरूको राजनीतिक लाइन, नीति र नेतृत्व इमान्दार र सही छ कि छैन ? उनीहरु सही नीति र व्यवहारमा उभिन्छन् भने संघीय चुनावको मिति घोषणा हुनुपूर्व नै त्यस्ता राजनीतिक दलहरूलाई आपसमा एकीकरण गराउने प्रयास हामी स्वतन्त्र अभियन्ताहरूले गरौं । उनीहरु मिलेर आए र एउटै वैकल्पिक शक्ति बन्यो भने त्यसलाई स्वतन्त्र अभियानका तर्फबाट समानुपातिकमा सघाउन सकिनेछ ।

दुई- वैकल्पिक दलका रूपमा राजनीतिमा आउन खोजेका दल वा व्यक्तिहरूलाई एकीकरण गर्न सकिएन भने हामी स्वतन्त्र अभियन्ताहरूले के गर्ने ? प्रत्यक्षमा त हामी स्वतन्त्र उम्मेदवारी दिनेछौं या राम्रा व्यक्तिलाई सघाउने छौं । तर, समानुपातिकमा के गर्ने ? यसबारे आगामी वृहत राष्ट्रिय भेलामा ठोस निश्कर्ष निकालौं । त्यो भेला गर्नुपूर्व प्रदेश र स्थानीय स्तरमा गएर अन्तरक्रिया, छलफलहरु गरौं, सुझाव संकलन गरौं र आगामी बाटो तय गरौं । अहिलेचाहिँ वैकल्पिक राजनीतिकर्ताहरूको मेलमिलापमा जोड दियौं ।

अहिले हामीसँग करिब तीन दर्जन स्वतन्त्र अभियन्ताहरु जोडिनुभएको छ । यी अभियानहरूलाई पनि एकत्रित गर्न आवश्यक छ । तर, कतिपय अभियन्ताहरु हामी पनि रवि लामिछानेलेजस्तै अर्को दल खोलेर जाने कि भनिरहनुभएको छ । तर, अहिले नै हतारमा हामी एक थान दल दर्ताका लागि दौडँदा त्यसको कस्तो परिणाम आउला भन्नेतर्फ विचार पुर्याउन आवश्यक छ । राजनीतिशास्त्रको सिद्धान्त अनुसार पार्टी निर्माणको एउटा निश्चित प्रक्रिया र विधि हुन्छ । जसरी राष्ट्र निर्माणको निश्चित प्रक्रिया हुन्छ, त्यसैगरी पार्टी निर्माणले पनि निश्चित प्रक्रिया माग गर्दछ । यो प्रक्रियालाई मिचेर हतारमा पार्टी बनाउन खोज्नु समय नपुग्दै बच्चा जन्माउन खोज्नु जस्तै हो ।

तीन- हाम्रो यो अभियान स्वतन्त्रहरुको अभियान हो । त्यसर्थ, यो भेलाबाट हामीले एलाइन्स निर्माणका साथै स्वतन्त्र उम्मेदवारको मापदण्डसमेत तय गर्न जरुरी छ ।

देशैभरि १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने, सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलायन्समार्फत सघाउने नीति लिनुपर्दछ । स्वतन्त्र उम्मेदवार बन्नेजस्ति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिन्दैन । त्यसर्थ, यो भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्दछ । यही मापदण्डका आधारमा समन्वयकारी काम गर्ने र एलायन्सलाई पृष्ठपोषण दिनेगरी विज्ञहरुको एउटा टिम बनाउनुपर्दछ । विज्ञहरुको टिमले स्किनिङ गरेर हामीले सघाउने स्वतन्त्र उम्मेदवार तय गर्नेछ । एउटै निर्वाचन क्षेत्रमा धेरैजना स्वतन्त्र उठेमा उनीहरुमध्ये एकजनालाई सघाउनका लागि विज्ञ टिमले एलायन्सलाई सिफारिस गर्नेछ ।

५. उम्मेदवारका मापदण्डहरु

स्वतन्त्र उम्मेदवारका मापदण्ड देहायअनुसार हुनेछन् ।

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको व्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।

२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।

३. सांसद वा मन्त्रीले देश-विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।

५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्दछ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।

६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्दछ ।

७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।

८. उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाफिनेखालको हुनुहुँदैन । जस्तै- निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।

९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रूपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन ।

११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरूपमा खुलाउनुपर्नेछ ।

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

१३. सांसद वा मन्त्री बनेर बनेर घुस खान्न, कुनै अनियमितता गर्दिन, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिद्वता जनाउनुपर्नेछु । सवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागवण्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिवद्वता जनाउनुपर्नेछु ।

सहभागी साथीहरु,

हामी एउटा ऐतिहासिक चरण पार गरेर आज देशभरिवाट ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा भेला भएका छौं । नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण घडीमा हामी नयाँ इतिहास रचना गर्ने ठाउँमा आइपुगेका छौं । गत स्थानीय निर्वाचनमा देशभरिवाट स्फूर्तरूपमा स्वतन्त्र उम्मेदवारी दिनुभएका एवं चुनाव अधिपछि पनि स्वतन्त्र रूपमा राजनीतिक तथा सामाजिक अभियानमार्फत देशको सेवामा सरिक हुनुभएका ७७ वटै जिल्लाका साथीहरुलाई एउटै सूत्रमा जोड्न र स्वतन्त्र अभियानको राष्ट्रिय तागत निर्माण गर्न आवश्यक छ । यसरी स्वतन्त्र अभियानका रूपमा देश र जनताको पक्षमा सकारात्मक योगदान पुर्याउनका लागि एउटा सही मार्ग तह गर्नुपर्ने अभिभारा यो भेलासमक्ष खडा भएको छ ।

आगामी दिनमा हामी कसरी अगाडि बढ्न सक्छौं ? हाम्रा सामु देखापरेका अवसर र चुनौतीहरु के कस्ता छन् ? बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा कसरी गर्ने ? अनि आगामी मंसिरमा हुन लागेको संघीय एवं प्रदेश तहको चुनावमा कस्तो भूमिका खेल्ने ? चुनावको अधि-पछि पनि नेपाली राजनीतिलाई हामी स्वतन्त्र अभियन्ताहरुले कसरी लिने ? यी विविध प्रश्नहरुमा आज गम्भीर भएर छलफल गरौं ।

स्थानीय तहको निर्वाचनपछि हाम्रोसामु उत्पन्न अहम प्रश्नहरुमाथि व्यवस्थितरूपमा छलफल गर्न सजिलो होस् भनेर हामीले यहाँ लिखितरूपमा यो अवधारणा प्रस्तुत गरेका हाँ । यो अवधारणामा आफ्ना अमूल्य सुझावहरु दिएर यसलाई समृद्ध बनाउन सहयोग पुर्याउनुहुनेछ भ भन्ने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, यस ऐतिहासिक राष्ट्रिय विशेष भेलाको संयोजन गरेको नाताले स्वतन्त्र उम्मेदवारी अभियान **Independent Candidacy Campaign** (आइसीसी) का तर्फबाट सबै सहभागी स्वतन्त्र राजनीतिक अभियन्ताहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

डम्बर साहु

संयोजक, स्वतन्त्र उम्मेदवारी अभियान

ईमेल- dambarshahu2070@gmail.com

फोन नं. ९८५९९५३७८८